




विदेशी नागरिक बासिन्दाको लागि जीवन यापन सम्बन्धी निर्देशिका



कुनै किसिमको समस्या या झमेलामा नफसोस् भन्नको लागि



जापान र अन्य देश/क्षेत्रको जीवन यापनको नियम तथा आचरण फरक हुन सक्छ।
नियम या आचरणको ज्ञान नभएमा, अनावश्यक झमेला तथा अपराधमा फस्न पनि सकिन्छ।
जापानको नियम तथा आचरण बारेमा जानी बुझी, सुरक्षित भई निर्धक्कका साथ जीवन यापन गरौं!



जीवन यापन सम्बन्धी नियम तथा आचरण



नियम नबुझेको खण्डमा, फुदोउसान (घर बहाल मिलाउने अफिस) वा घरधनीसँग सोधपुछ गर्नु होला।




अपार्टमेन्ट (कोठा) भाडामा लिने बेलामा:

- कोठा भाडामा बस्दा, सम्झौता पत्रमा उल्लेख भएका व्यक्तिहरू बाहेक अन्य व्यक्तिहरू बसोबास गर्ने वा बिना अनुमति कसैलाई भाडामा दिनु हुँदैन।
- बसाइ सार्ने (कोठा सर्ने) बेलामा, कोठा भाडा सम्झौता रद्द गर्ने प्रक्रिया चाल्नु आवश्यक छ।



नियम पालन नगरेमा, कोठाबाट निकाल्न पनि सकिन्छ।

- ठूलो स्वरले कराउने गरेमा
- करिडोर तथा बरण्डामा बसि कुराकानी गर्ने गरेमा
- ठूलो आवाजमा गीत बजाउने गरेमा



राति अबेर वा बिहान सबैरे विशेष गरी ख्याल गर्नु होला।

• अरु बासिन्दाहरूबाट कम्प्लेन आउने जस्ता समस्या आउन सक्छ।

• भवन रेखदेख गर्ने व्यक्ति वा प्रहरीबाट चेतावनी आउन पनि सक्छ।

पार्क जस्ता सबैले प्रयोग गर्ने सार्वजनिक ठाउँको पनि नियम हुन्छ। नियम पालन गरी प्रयोग गर्नु होला।



- खुल्ला ठाउँ वा खेतबारीमा बिना अनुमति प्रवेश गर्ने वा आफूखुसी प्रयोग गर्नु हुँदैन।



• जग्गा धनीसँग समस्या पर्न सक्छ।

• कारबाही पनि हुन सक्छ।


- कोठा वा घरबाट बाहिर निस्कने बेलामा, सधैं इयाल ढोका बन्द गरी, ताल्या लगाउने गर्नु होला।
- घर भित्र बस्ने बेलामा पनि चुकुल लगाउनु होला।



चुकुल नलगाएमा कुनै पनि बेलामा अपराधमा मुछिन सकिन्छ।




केही छिनको लागि मात्र बाहिर जाने भए पनि (फोहर फाल्न जाने बेला आदि) सधैं ढोकामा ताल्या लगाउने गर्नु होला।





फोहर फाल्ने तरिका तथा आचरण



फोहर फाल्ने निश्चित झोला प्रयोग गर्नुपर्छ।

• फोहर फाल्ने तरिका नियम छ।

- ① फोहर फाल्ने निश्चित झोला कन्भिनियन्स स्टोर तथा सुपरमार्केटमा किन्न पाउँछ। अरू झोला प्रयोग गर्न पाउँदैन।
 - ② तोकिएको बारको बिहान ८ : ३० बजे सम्ममा निश्चित ठाउँमा फाल्नु होला।
- बाटो या खालि ठाउँमा जथाभाबी फाल्नु हुँदैन।



• स्थानीय व्यक्तिहरूबाट कम्प्लेन आउने र झमेला हुन सक्छ।

• फोहरलाई बाटोमा जथाभाबी फालेमा, शहर फोहर हुन जान्छ।

• ठूलो आकारको अनावश्यक सामान (सोदाइ गोमी) फाल्ने बेलामा, अग्रिम रूपमा खबर गर्नु आवश्यक छ। (आफूखुसी फाल्न मिल्दैन)

फोहर फाल्ने तरिका बुझ्नको लागि, इन्टरनेटमा हेर्न सक्नु हुन्छ। फोहर फाल्ने नियमको बारेमा जानकारी दिने भिडियो पनि छ।



नेपाली



Guide for Sorting Recyclables and Waste Sendai
资源与垃圾的分类方法与排放方法 仙台市
자원과 쓰레기 분리배출 방법 센다이시
Cách phân loại, xử lý rác nguyên liệu và rác thải Sendai

Search

नेपाली भाषामा लेखिएको बुकलेट या भिडियो अङ्ग्रेजी पेजको होमपेजमा राखिएको छ।

ठूलो आकारको अनावश्यक सामान (सोदाइ गोमी) को उदाहरणः



पार्ट टाइम कामको नियम (विद्यार्थीको हकमा)

पार्ट टाइम काम गर्दा काम गर्ने समय, तलव, कामको किसिम आदि पहिला नै यकिन गर्नु होला।



विद्यार्थीहरूले काम गर्न सकिने समय हप्ताको २८ घण्टा मात्र हो। (विद्यालयको गर्मी बिदा जस्ता लामो बिदाको बेलामा दिनमा ८ घण्टा मात्र।)

देह व्यापार तथा जुवा घरमा काम गर्न निषेध छ। (देह व्यापार तथा जुवा घरको उदाहरणः पब, गेम सेन्टर, पाचिन्को पसल आदि)



• नियम उल्लङ्घन गरेमा, देश निकाला कारबाही (डिपोर्टेशन) हुन सक्छ।

• देह व्यापार तथा जुवा घर भनि थाहा नपाइकन काम गरेता पनि, कारबाहीमा पर्न सकिन्छ।





साइकलको नियम र आचरण



- साइकलको सुरक्षा दर्ता (बोउहान तोउरोकु) आवश्यक छ।
- अरु व्यक्तिबाट साइकल प्राप्त गर्ने बेलामा वा अरुलाई साइकल उपहार दिने बेलामा सुरक्षा दर्ता परिवर्तन गर्नु होला। साथै साइकल फाल्ने बेलामा सुरक्षा दर्ता खारेज गर्ने प्रक्रिया चाल्नु पर्छ।




बोउहान तोउरोकु (सुरक्षा दर्ता) नगरेको खण्डमा, चोरेर ल्याएको सामान भनि शंका गर्न सकिन्छ।




यस्तो प्रक्रिया साइकल बेच्ने पसलमा गर्न सकिन्छ।

- ट्राफिक लाइट अनिवार्य रूपमा पालना गर्नु होला।
- सडकको बायाँ साइडमा साइकल चलाउनु होला।
- अगाडि पछाडि ? लाइनमा चलाउनु होला। दायाँ बायाँ फैलिएर लाइनमा चलाउनु हुँदैन।
- मादक पदार्थ सेवन (मापसे) गरी साइकल चलाउन निषेध छ।
- गीत सुन्दै साइकल चलाउने तथा मोबाइल फोन चलाउँदै वा कुरा गर्दै साइकल चलाउनु निषेध छ।



• नियम पालना नगरी खतरापूर्ण साइकल चलाउँदा, दुर्घटना भई बाटो हिँड्ने बटुवालाई चोट पटक पुर्याउने खतरा हुन्छ।

• नियम पालना नगरी साइकल चलाएमा कारबाहीमा पर्न सकिन्छ।



- हेलमेट लगाउने गर्नु होला।
- साइकल दुर्घटना क्षतिपूर्ति बीमामा आबद्ध हुनु होला।



साइकल बीमामा आबद्ध हुन चाहेको खण्डमा, साइकल पसलमा प्रक्रिया चाल्न मिल्छ। (TS मार्के होकेन बीमा) १ वर्ष कायम हुनेछ।






आफू घाइते भएमा वा अरुलाई चोट पटक पुर्याएको अवस्थामा सहयोग र सुरक्षा मिल्छ।

- ताल्या नलगाएको साइकल बाटोमा रोकि राखेता पनि, सुटुक्क लिएर जानु हुँदैन।
- साइकललाई सधैं साइकल रोक्ने पार्किङ क्षेत्रमा रोक्नु होला।



• बिना अनुमति अरुको साइकल चलाउनु अपराध हो।

• साइकल पार्किङ क्षेत्र बाहेक अन्यत्र रोकिराखेको साइकल उठाएर लगिने छ।





अन्य




- रेजिडेन्स कार्ड (जाइर्युट कार्ड) तथा राष्ट्रिय स्वास्थ्य बीमा कार्ड (कोकुमिन केन्को होकेन कार्ड) अरूलाई सापटी दिने वा सापटी लिनु हुँदैन।
- बैंक खाता अरूलाई प्रयोग गर्न दिने वा अरूलाई बेच्नु हुँदैन।
- व्यक्तिगत विवरण खुल्ने कुनै कुरा SNS सामाजिक सञ्जालमा पोष्ट गर्नु हुँदैन।



• अपराधमा फस्न सक्छ।

• कारबाही पनि हुन सक्छ।

नियम कानून थाहा नभएता पनि कारबाही हुन्छ। सावधानी अपनाउनु होला।



चुरोट खाने बेलामा

तोकिएको निश्चित ठाउँ (धूम्रपान स्थल) मा मात्र चुरोट खाने गर्नु होला। हिँड्दा हिँड्दै चुरोट खाने बानी छोड्नु होला। चुरोटको ठुटो बाटोमा फाल्नु हुँदैन।



• मानिसको भीडभाडमा वा चर्को हावा चलेको बेलामा चुरोट खाँदा, अरूलाई चोट पुर्याउने जोखिम हुने भएकोले सावधानी अपनाउनु होला।



- आफ्नो ज्यानको सुरक्षाको लागि भएता पनि चक्कू या खुकुरी आदि खतरनाक बस्तु बोकी हिँडडुल गर्नु हुँदैन।



• जापानको कानूनले निषेध गरेको छ।

• कारबाही पनि हुन सक्छ।



- राष्ट्रिय स्वास्थ्य बीमा (कोकुमिन केन्को होकेन) तथा राष्ट्रिय पेन्सन (कोकुमिन नेनकिन) प्रीमियम रकम, अनिवार्य रूपले दाखिला गर्नु होला।
- बिल तिर्ने म्याद पालना गर्नु होला।




पैसा नतिरिक्न बसेमा, अस्पतालको उपचार खर्च सबै आफैले तिर्नु पर्ने हुन्छ।

• बैंक खाताबाट रकमान्तर गर्ने (कोउजा फुरीखाय) को लागि निवेदन दिनु होला।

प्रक्रिया वा दाखिला गर्ने तरिका थाहा नभएमा, वडा कार्यालय (क्याकुस्यो) मा सम्पर्क गर्नु होला।

- राष्ट्रिय स्वास्थ्य बीमा (कोकुमिन केन्को होकेन) को रकम बैंक खाताबाट रकमान्तर गर्ने (कोउजा फुरीखाय) को लागि वडा कार्यालय (क्याकुस्यो) मा निवेदन दिन सकिन्छ। बैंकको कार्ड र छाप (हान्को) साथमा लिएर आउनु होला।



समस्यामा परेमा सल्लाह गर्नु होला।

सल्लाह गर्ने बेलामा ध्यान दिनु पर्ने कुरा।

सल्लाह लिने बेलामा अग्रिम रूपमा, आफ्नो समस्या, सोध्न चाहेको कुरा, भन्न चाहेको कुरा आदि नोट बुकमा लेख्दा राम्रो हुन्छ।



आकस्मिक बेलामा विदेशी भाषा (केही भाषा मात्र) व्यवस्था छ।

घटना या दुर्घटना भएको बेलामा

टेलिफोन : 110

प्रहरीलाइ बोलाउनुहोस



आगलागी या अकस्मात् बिरामी भएको बेलामा

टेलिफोन : 119

आगलागी या प्राकृतिक प्रकोप

⇒ दमकल बोलाउनु होला।

अकस्मात् बिरामी भएमा वा घाइते भएमा

⇒ एम्बुलेन्स बोलाउनु होला।



कसैसँग सल्लाह लिन चाहेको अवस्थामा

तपाईं बस्ने ठाउँको वडा कार्यालय (क्याकुस्यो) मा गएर सल्लाह या सोधपुछ गर्न सक्नु हुन्छ।

जापानीज भाषामा सल्लाह गर्न गाह्रो भएमा वा भाषाको चिन्ता लागेमा, सेन्डाई अन्तराष्ट्रिय केन्द्र आदान प्रदान कर्नर (सेन्डाई कोकुसाइ सेन्टर कोउर्युउ कर्नर) मा सल्लाह लिन सक्नु हुन्छ।

विदेशी भाषा बोल्ने कर्मचारीले तपाइको समस्या सुनेर सल्लाह दिइने छ।

आफै गएर वा टेलिफोन गरी सल्लाह वा सोधपुछ गर्न सक्नु हुन्छ।

कहाँ गएर कोसँग सल्लाह गर्ने कुरा थाहा नभएमा, सेन्डाई नगरपालिका (सेन्डाई सियाकुस्यो) ले पठाएको चिठ्ठी पत्र आदि पढ्न नआउने जस्ता अवस्थामा

सेन्डाई अन्तराष्ट्रिय केन्द्र आदान प्रदान कर्नर (सेन्डाई कोकुसाइ सेन्टर कोउर्युउ कर्नर)

ठेगाना Sendai International Center, 1F, Aobayama, Aoba-ku, Sendai सब वे तोउजाइ लाइन (कोकुसाइ सेन्टर स्टेशन) बाट नजिकै छ।

समय प्रत्येक दिन ०९ : ०० बजे देखि १७ : ०० बजे सम्म महिनाको १ देखि २ पटक बिदा हुन पनि सक्छ।

२०१९ साल मार्च महिना सम्म ०९ : ०० देखि २० : ०० बजे सम्म

दोभाषेको सहयोग लिने फोन विदेशी भाषामा सल्लाह गर्न सक्ने टेलिफोन हो।

भाषाको सुविधा अङ्ग्रेजी, चाइनिज, कोरियन, भियतनाम, नेपाली, तागालोग, पोर्चुगल टेलिफोन: 022-224-1919

